



त्रिभुवन विश्वविद्यालय
TRIBHUVAN UNIVERSITY
इन्जिनियरिङ्ग अध्ययन संस्थान
INSTITUTE OF ENGINEERING

Chakrapati, Lalitpur, Nepal
Tel. 977-5260636, 5260637
Fax: 977-1-5260111
ecd@ioe.edu.np, www.examination.ioe.edu.np
चाकुपट, ललितपुर, नेपाल
फोन: ९७७-५२६०६३६, ५२६०६३७
www.examination.ioe.edu.np

First Revised Date:
2080/05/22



परीक्षा नियन्त्रण महाशाखा
EXAMINATION CONTROL DIVISION

Exam Starting Time: 7:00 AM

Examination Schedule-2080 (Ashwin)

MSc. I/I (Regular)

Date	MSMSE (19)	MScoM (20)	MSREE (21)	MSEDM (22)	MSMDE (23)	MSLWE (24)	MSCCD (25)	MSDSA (26)	MSESPM (27)
2080/06/01	Computational and Operation Research	Systems Engg. for Construction Mgmt.	Fluid Mechanics with Engg. Applications	Finite Element Analysis	Solid Mechanics	Advanced Hydrology	Energy and Environment	Big Data Analytics	—
2080/06/04	Material Science I	Management Principles and Practices	Applied Sociology	Manufacturing Engineering	Advanced Thermodynamics and Heat Engine	Geo-Hydro Informatics for Land and Water Resources	Climate Change Planning, Policy and Law	Distributed & Edge Computing	—
2080/06/07	Mathematical Methods in Material Science	Procurement and Contract Mgmt.	Fundamentals of Thermal Engineering	Advanced Machine Design	Advanced Fluid Mechanics and Machines	System Analysis for Land and Water Resources	Climate Science	Foundation of Data Science & Analytics	—
2080/06/10	Quantum Mechanics	Advanced Construction Project Management	Renewable Energy Resources	Advanced Engineering Mathematics	Finite Elements Methods and Applications	Sectral Water Demand and Distribution/Integrated Watershed Mgmt.	Impact of Climate Change For Sustainable Development	Machine Learning & Computational Intelligence	—
2080/06/13	—	—	System Mathematics	—	—	River Engineering (Elective)	—	—	—

MSMSE: Material Science and Engg.; MScoM: Construction Mgmt.; MSREE: Renewable Energy Engg.; MSEDM: Engg in Design & Manufacturing; MSMDE: Mechanical System Design and Engg.; MSWLE: Water and Land Engg.

MSCCD: Climate Change; MSDSA: Computer Engineering (Data Science and Analytics); MSESPM: Energy System Planning and Mgmt.

नोट:- १. कुनै पनि किसिमको संकेत (Highlight, Underline etc) गरिएका Code Book, Table, Chart, Graph आदि प्रयोग गर्न पाइने छैन ।


२. सबै प्रयोगात्मक परीक्षाहरूका लागि सम्बन्धित क्याम्पसले सूचना गर्नेछ ।

३. यस बीचमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि परीक्षा यथावत् संचालन गरिनेछ ।

४. परीक्षा दिनु पर्ने आ'नो कुनै विषय परीक्षा कार्यक्रममा छुट्टन वा जुध्न गएमा यस महाशाखामा मिति २०८० १०१ १६६गते सम्म अनिवार्य जानकारी

दिनु पर्नेछ अन्यथा परिक्षार्थी स्वयं जिम्मेवार हुनेछ ।

सहायक डीन



त्रिभुवन विश्वविद्यालय
TRIBHUVAN UNIVERSITY
इन्जिनियरिङ्ग अध्ययन संस्थान
INSTITUTE OF ENGINEERING

परीक्षा नियन्त्रण महाशाखा
EXAMINATION CONTROL DIVISION

Examination Schedule-2080 (Ashwin)

MSc. I/ (Regular)								
Date	March (28)	MSIISE (29)	MSRTE (30)	MSGsE (31)	MSInE (32)	MSSnE (33)	MSPED (34)	
2080/06/01	Core Architectural Theories, Contemporary Trend and Criticism	Computational Intelligence	Computational Tools and Technique	Geodesy and GNSS	Applied Optimization	Emergency Sanitation	Advanced Power Electronics	—
2080/06/04	Ecologically Responsive Architecture	Computer Vision	Geology for Engineers	Geo-Visualization	Data Science Analytics	Public Health and Sanitation	Advanced Power System Analysis	—
2080/06/07	Research Methodology for Architectural Design	Information Theory	Underground Construction Methods	GIS and Spatial Data Modelling	Research Methodology in Computer and Information Engineering	Sanitation Technology	Analysis of Electrical Machine	—
2080/06/10	—	Numerical Analysis	Underground Space for Society	Advance Remote Sensing	Information System Theory	Sanitation Systems, Services and Sanitation Flows	—	—
2080/06/13	—	—	—	—	—	—	Optimization Techniques	—

March: Master in Architecture; MSIISE: Informatics and Intelligent Systems Engineering; MSRTE: Rock and Tunnel Engineering; MSGsE: Geospatial Engineering/Science; MSSnE: Sanitation Engineering/Science; MSPED: Information System Engineering; MSPED: Power Electronics Drives Engineering.

- नोट:- १. कुनै पनि किसिमको संकेत (Highlight, Underline etc) गरिएका Code Book, Table, Chart, Graph आदि प्रयोग गर्न पाइने छैन ।
२. सबै प्रयोगात्मक परीक्षाहरूका लागि सम्बन्धित क्याम्पसले सूचना गर्नेछ ।
३. यस बीचमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि परीक्षा यथावत् संचालन गरिनेछ ।
४. परीक्षा दिनु पर्ने आ'नो कुनै विषय परीक्षा कार्यक्रममा छुट्टन वा जुघन गएमा यस महाशाखामा मिति २०८० १०११२६१२ते सम्म अनिवार्य जानकारी दिनु पर्नेछ अन्यथा परिक्षार्थी स्वयं जिम्मेवार हुनेछ ।

सहायक डीन

First Revised Date:
2080/05/22

Exam Starting Time: 7:00 AM

Chakrapati, Lalitpur, Nepal
Tel: 977-5260636, 5260716
Fax: 977-1-5260122
www.exam.ios.edu.np
चक्रपाटी, ललितपुर, नेपाल
फोन: ९७७-०१-५२६०६३६, ५२६०७१६
प्याक्स: ९७७-०१-५२६०१२२





त्रिभुवन विश्वविद्यालय
TRIBHUVAN UNIVERSITY
इन्जिनियरिङ्ग अध्ययन संस्थान
INSTITUTE OF ENGINEERING

परीक्षा नियन्त्रण महाशाखा
EXAMINATION CONTROL DIVISION

Chakrapati, Lalitpur, Nepal
Tel: 977-5260636, 5260719
Fax: 977-1-5260719

ecd@ioe.edu.np, www.examin@ioe.edu.np

चाकुपाटी, ललितपुर, नेपाल

फोन: ५२६०६३६, ५२६०७१९

फ्याक्स: १-५२६०७१९

First Revised Date:
2080/05/22

Exam Starting Time: 7:00 AM

Examination Schedule-2080 (Ashwin)

MSc. I/I (Regular)

Date	MSDRM (10)	MSCmK (11)	MSCSK (12)	MSICE (13)	MSDGE (14)	MSPSE (15)	MSEEB (16)	MSURP (17)	MSTIM (18)
2080/06/01	Research Methodology	Algorithmic Mathematics	Algorithmic Mathematics	Digital Systems Design	Advanced Power Electronics	Power System Dynamics and Stability	Building Physics	Regional Planning & Urban Design & Conservation	—
2080/06/04	GIS and Remote Sensing Application	Knowledge Engineering	Knowledge Engineering	Information System Analysis and Design	Digital Simulation & Analysis of Power System	Digital Simulation & Analysis of Power System	Climatology	City Planning Techniques	Operation Research / Management Science
2080/06/07	DRM Principles, Practices, Tools and Techniques	Operation Research	Operation Research	Information Theory and Coding	—	—	Heating Ventilating and Air-conditioning	Urban Sociology & Demography & Infrastructure Planning	—
2080/06/10	Physical Environment and Natural Hazards	Telecommunication and Computer Networks	Computer Systems	Telecommunication and Computer Networks	Distribution System Planning & Mgmt.	Distribution System Planning & Mgmt.	Energy Efficiency in Building Structure	Planning History and Theory	—
2080/06/13	—	—	—	—	Optimization Techniques	Optimization Techniques	—	—	—


MSDRM: Disaster Risk Management; **MSCmKE:** Communication and Knowledge Engineering; **MSCSKE:** Computer System and Knowledge Engineering; **MSICE:** Information & Communication Engg., **MSDGE:** Distributed Generation Engg., **MSPSE:** Power System Engg., **MSEEB:** Energy Efficient Building; **MSURP:** Urban Planning; **MSTIM:** Technology & Innovation Mgmt.;

नोट:— १. कुनै पनि किसिमको संकेत (Highlight, Underline etc) गरिएका Code Book, Table, Chart, Graph आदि प्रयोग गर्न पाइने छैन ।

२. सबै प्रयोगात्मक परीक्षाहरूका लागि सम्बन्धित क्याम्पसले सूचना गर्नेछ ।

३. यस बीचमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि परीक्षा यथावत् संचालन गरिनेछ ।

४. परीक्षा दिनु पर्ने आ'नो कुनै विषय परीक्षा कार्यक्रममा छुट्न वा जुछन गएमा यस महाशाखामा मिति २०८० १०११ १२धनते सम्म अनिवार्य जानकारी दिनु पर्नेछ अन्यथा परिक्षार्थी स्वयं जिम्मेवार हुनेछ ।


सहायक डीन